



LEGISLATIVE ASSEMBLY

Committee on Community Services

सांस्कृतिक तथा भाषिक रूपमा विविध समुदायहरूमा संकटको बेला गरिने सञ्चार सुधार गर्न जाँच।

खोज तथा सिफारिसहरू

खोज १

CALD सामुदायिक संस्थाहरूले कोभिड -१९ को समयमा स्थानीय CALD समुदायहरूसँग सञ्चार गर्न र सहयोग गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।

खोज २

सरकारका विभिन्न तहहरू, र CALD सामुदायिक संस्थाहरू र संजालहरू बीचको सहकार्य संकटको समयमा CALD समुदायहरूसँग प्रभावकारी सञ्चारको लागि महत्त्वपूर्ण हुन्छ।

सिफारिस १

यो सिफारिस गरिन्छ कि आपतकालीन तथा संकटको तयारी र सञ्चारमा एनएसडब्लू सरकारले CALD र आदिवासी (Aboriginal) तथा टोरेस स्ट्रेट टापुवासी (Torres Strait Islander) समुदायको संलग्नता सुधार गर्ने तरिकाहरू खोजोस्, जस्तै सामुदायिक सल्लाहकार कार्यदल, वा स्थानीय आपतकालीन व्यवस्थापन समितिहरूको सदस्यता, र सरकारी निकायहरूमा नेतृत्वको विविधता र कर्मचारीहरूको भूमिकाहरूलाई प्रोत्साहित गर्न जारी राखोस्।

सिफारिस २

यो सिफारिस गरिन्छ कि अतिरिक्त कोष, संकट अनुदानको बिचार बिमर्श र क्षमता निर्माण लगायत एनएसडब्लू सरकारले संकटको समयमा CALD समुदायहरूसँग प्रभावकारी रूपमा सञ्चार गर्न यस क्षेत्रलाई कसरी सहयोग गर्न सक्छ भन्ने बारे CALD सामुदायिक संस्थाहरूसँग परामर्श गरोस्।

सिफारिस ३

यो सिफारिस गरिन्छ कि एनएसडब्लू सरकारले विद्यमान CALD सामुदायिक सञ्जालहरू CALD सामुदायिक समूहहरू अनुरूप भविष्यको संकट सञ्चारहरू विकास गर्न र सह-डिजाइन गर्न प्रयोग गरोस्।

सिफारिस ४

यो सिफारिस गरिन्छ कि CALD समुदायहरूका लागि भविष्यको संकट सञ्चार प्रिन्ट, अडियो, भिडियो, टेलिफोन, सामाजिक सञ्जाल, र सार्वजनिक मञ्चहरू जस्ता कार्यक्रमहरू सहितका धेरै माध्यमहरू मार्फत बितरण गरोस्।



सिफारिस ५

यो सिफारिस गरिन्छ कि एनएसडब्लू सरकारले आदिवासी र टोरेस स्ट्रेट टापुवासी समुदायहरूका लागि लक्षित, सांस्कृतिक रूपमा उपयुक्त संकट सञ्चार रणनीति विकास गर्न आदिवासी समुदाय नियन्त्रित संस्थाहरूसँग काम गरोस्।

सिफारिस ६

यो सिफारिस गरिन्छ कि प्रसारणकर्ताहरूलाई CALD समुदायहरूलाई संकटको जानकारी उपलब्ध गराउन पर्याप्त स्रोतहरू उपलब्ध छन् भनी सुनिश्चित गर्न एनएसडब्लू सरकारले सामुदायिक तथा बहुभाषिक प्रसारण मिडियाका लागि कोष बढाओस्।

खोज ३

कोभिड -१९ महामारीको समयमा CALD समुदायहरूप्रतिको जातिवाद यवं भेदभावमा वृद्धि भएको थियो। यसले CALD समुदायहरूमा घात पुर्यायो र डर निम्त्यायो र प्रतिकूल स्वास्थ्य परिणामहरू निकाल्यो। यसले CALD समुदायका केही व्यक्तिहरूले सरकारमाथिको विश्वास गुमाएको छ, जसले संकटमा सञ्चारलाई असर गर्यो।

सिफारिस ७

यो सिफारिस गरिन्छ कि एनएसडब्लू सरकारले CALD सामुदायिक संस्थाहरू र समुदायका नेताहरूसँग संकटको समयमा नस्लवाद र भेदभाव रोक्न नीति र रणनीतिहरूमा परामर्श गरोस्।

सिफारिस ८

यो सिफारिस गरिन्छ कि समाजमा नस्लवाद र भेदभावलाई रोक्नको लागि यी माध्यमहरूलाई सुधार गर्नको साथै एनएसडब्लू सरकारले भेदभाव र नस्लवादको रिपोर्टिङ गर्न वा उजुरी गर्ने हालको माध्यमहरूको समीक्षा गरोस्।

